

# SIKKIM



**GOVERNMENT**

**GAZETTE**

**EXTRAORDINARY  
PUBLISHED BY AUTHORITY**

**Gangtok**

**Wednesday 8<sup>th</sup> January 2025**

**No. 560**

**GOVERNMENT OF SIKKIM  
LAND REVENUE & DISASTER MANAGEMENT DEPARTMENT  
TASHILING SECRETARIAT, BLOCK – B, GANGTOK – 737101**

**No. 53/LR&DMD/ACQ/GOS**

**Dated: 26/12/2024.**

## **CORRIGENDUM**

In the Preliminary Notice under section 11(1) of Right to Fair Compensation and Transparency in Land Acquisition, Rehabilitation and Resettlement Act, 2013 (Act 30 of 2013) issued vide Notification No.964/LR&DMD/ACQ/GOS/33 dated:16.03.2024 and published in Government Gazette No. 87 dated: 16<sup>th</sup> March 2024 in relation to acquisition of land for construction of 200 feet single line modular (Galvanized) Steel Bridge of load class 70 ROP Teesta on Mangan- Chungthang Road under 86 RCC/758 BRTF (P) Swastik, Ministry of Defence, Government of India in the block of Chungthang, Mangan District may be read total area measuring more or less **0.0120** hectare instead of **0.0130** hectare.

### **Chungthang Revenue Block:**

Private land bearing **Plot no.686/P** measuring **0.0120** hectare instead of **0.0130** hectare.

**By order.**

**Namrata Thapa, IAS  
Secretary.**

# सिक्किम

सरकारी



राजपत्र

## असाधारण प्राधिकरणद्वारा प्रकाशित

गान्तोक	सोमबार ८, डिसेम्बर २०२५	सं. ५६०
---------	-------------------------	---------

सिक्किम सरकार  
भू-राजस्व एवम् आपदा प्रबन्धन विभाग  
सिक्किम सरकार  
टाशीलिङ सचिवालय, खण्ड-ख गान्तोक -७३७१०१

सं.५३/भू.रा.एवम् आ.प्र.वि./अधिग्रहण/सि.स.

मिति: २६/१२/२०२४

### शुद्धिपत्र

भूमि अधिग्रहणमा उचित क्षतिपूर्ति र पारदर्शिताको अधिकारको धारा ११(१) अन्तर्गत प्रारम्भिक सूचनामा पुनर्स्थापना तथा पुनर्वास नियम, २०१३ (२०१३ को नियम ३०) अधिसूचना सं.९६४/भू.रा.एवम् आ.प्र.वि./अधिग्रहण/सि.स./३३ मिति: १६.०३.२०२४ सरकारी राजपत्र सं.८७ मा प्रकाशित मिति: १६ मार्च २०२४ मा भूमि अधिग्रहणको सम्बन्धमा जारी गरिएको छ। २०० फिट एकल लाइन मोड्युल निर्माणको लागी (गेल्भेनाइज्ड) ८६ आरसिसि ७५८ बिआरटिएफ (पी) स्वस्तिक अन्तर्गत मङ्गन-चुङ्थाङ रोडमा रहेको लोड क्लास ७० आरओपि टिस्टा स्टिल पुल, भारत सरकारको रक्षा मन्त्रालय, चुङ्थाङ ब्लकमा। मङ्गन जिल्ला ०.०१३० हेक्टेयरको सट्टा ०.०१२० हेक्टेयरभन्दा कम क्षेत्रफल मापन गरी कुल क्षेत्रफल पढ्न सकिन्छ।

### चुङ्थाङ राजस्व ब्लक:

०.०१३० हेक्टेयरको सट्टा ०.०१२० हेक्टेयर नापको प्लट सं.६८६/पी निजी जग्गा।

आदेशद्वारा।

नम्रता थापा  
भाप्रसे  
सचिव